


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको ववरण



२०७९ साल श्रावण, भाद्र र असोज महिनामा
सम्पादित प्रमुख क्रियाकलापहरूको
विवरण+

(स्वत प्रकाशन)



नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ को प्रयोजनको लागि सार्वजनिक गरिएको सूचना।



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

अवधि २०७९।०४।०१ गते देखि २०७९ असोज मसान्तसम्म

१. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति

जिल्ला प्रशासन कार्यालय जिल्लाको प्रमुख प्रशासकीय निकाय हो। जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम राख्ने, जिल्लास्थित अन्य कार्यालयहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारीका साथ स्थानीय प्रशासन ऐन २०२८ बमोजिम स्थापना भएको जिल्ला प्रशासन कार्यालय भोजपुर स्थापना काल देखि निरन्तर रूपमा उक्त उद्देश्य प्राप्तिको दिशामा केन्द्रित हुँदै आएको छ। नेपालको संविधान बमोजिम मुलुकमा संघ, प्रदेश र स्थानीय तीन तहका सरकार निर्माण भए पश्चात जिल्लामा संघीय सरकारको प्रतिनिधिको रूपमा रही तिनै तहका सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्नु, गृह प्रशासनको अधिकार क्षेत्र भित्र रहेर स्थानीय प्रशासन ऐन, २०२८ लगायत अन्य प्रचलित ऐन, नियम, समय समयमा भएको निर्देशन तथा परिपत्र बमोजिम जिल्लामा शान्ति सुरक्षा, समन्वय, अपराध रोकथाम तथा नियन्त्रण, सार्वजनिक सम्पतिको संरक्षण, लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन, उपभोक्ता हित संरक्षण, विकासका गतिविधिमा सहजिकरण, नागरिकता राहदानी वितरण लगायतका सेवा प्रवाह, सुशासन प्रवर्द्धन लगायत अन्य आकास्मिक सम्पूर्ण कार्यहरू यस कार्यालयबाट सम्पादन हुँदै आएका छन्।

सीमित स्रोत साधनका बीच पुरानो कच्ची भवनबाट सेवा सञ्चालन हुँदै आएकोमा भवन वि.सं. २०६०।११।१९ मा आगजनी भए पश्चात तत्कालिन जि.वि.स.को अतिथि गृहबाट कार्यालय सञ्चालन हुँदै आएकोमा २०७३ सालमा आफ्नै नयाँ पक्कि भवन निर्माण सम्पन्न भई सोही नयाँ भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ।


हरि प्रसाद घिमिरे
प्रमुख जिल्ला अधिकारी

२. जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार

नेपाल सरकारको प्रतिनिधिको रूपमा जिल्लामा रही जिल्ला भित्र शान्ति सुव्यवस्था एवं अमनचयन कायम गर्ने, विपद व्यवस्थापन, समन्वय लगायत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासनको प्रत्याभूति गर्नु यस कार्यालयको प्रमुख जिम्मेवारी रही आएको छ। यस कार्यालयको मुख्य काम, कर्तव्य र अधिकार देहाय अनुसार रहेका छन्।

- क) जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम राख्ने, आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन गर्ने।
- ख) हातहतियार र खरखजनाको इजाजत सम्बन्धी सिफारिस, नविकरण र नियन्त्रण गर्ने।
- ग) विष्फोटक पदार्थ सिफारिस र नियमन गर्ने।
- घ) विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन गर्ने।
- ङ) सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन गर्ने।
- च) गैर सरकारी संघ संस्था दर्ता, नविकरण र नियमन गर्ने।
- छ) स्थानीय प्रशासनको सञ्चालन गर्ने।
- ज) नागरिकता, ई-पासपोर्ट सम्बन्धी सेवा प्रवाह गर्ने गर्ने।
- झ) बाल कल्याण तथा बाल अधिकारको संरक्षण गर्ने।
- ञ) भ्रष्टाचार नियन्त्रण गर्ने।
- ट) कार्यालय निरीक्षण तथा अनुगमन गर्ने।
- ठ) कल्याण धन र संरक्षण हुन नसकेको धनको व्यवस्थापन गर्ने।
- ड) मादक पदार्थ, चिठ्ठा, जुवा, सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने।
- ढ) सार्वजनिक स्थानमा अवाञ्छनिय व्यवहारको रोकथाम गर्ने।
- ण) विपद् व्यवस्थापन गर्ने।
- त) मुआवजा निर्धारण तथा वितरण गर्ने।
- थ) पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस गर्ने।
- द) जिल्लाभित्र रहेको सार्वजनिक सम्पतिको रेखदेख, मर्मत तथा संभार गर्ने गराउने।
- ध) लागू औषध नियन्त्रण र कारवाही गर्ने।
- न) जिल्लास्थित कारागारको व्यवस्थापन गर्ने।
- न) द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण गर्ने।
- प) गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन बमोजिम निर्वाचन सम्बन्धी कार्य गर्ने।
- फ) जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गर्ने।
- ब) राष्ट्रिय अनुसन्धानसँगको समन्वयमा सूचना संकलन र विप्लेषण गर्ने।





हरि प्रसाद घिमिरे
प्रमुख जिल्ला अधिकारी

- भ) जिल्लामा सञ्चालित राष्ट्रिय गौरव आयोजनाहरुको विकास निर्माणको कार्यमा समन्वय र सहयोग गर्ने।
म) कानून बमोजिम तोकिए अनुसार दर्ता हुन आएको विभिन्न मुद्दाको शुरु कारवाही र किनारा गर्ने।

३. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण

३.१ जिल्ला प्रशासन कार्यालय भोजपुरको स्वीकृत संगठन संरचना दरबन्दी तेरिज

मिति २०७६।८।१९ को निर्णय अनुसार यस जिल्लामा रा.प.प्रथम श्रेणी सह-सचिव प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था भइ सोहि बमोजिमको दरबन्दी कायम भएको छ। यस कार्यालयको साविक स्वीकृत संगठन संरचना देहाय बमोजिम रहेको छ।



सि.नं.	पदको नाम/ दर्जा	श्रेणी/तह	सेवा	समूह	स्वीकृत दरबन्दी संख्या
	प्रमुख जिल्ला अधिकारी	रा.प.प्रथम	नेपाल प्रशासन	सामान्य प्रशासन	१
	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	नेपाल प्रशासन	सामान्य प्रशासन	१
	प्रशासकीय अधिकृत	रा.प.तृतीय	नेपाल प्रशासन	सामान्य प्रशासन	२
	नायव सुब्बा	रा.प. अनं. प्रथम	नेपाल प्रशासन	सामान्य प्रशासन	५
	लेखापाल	रा.प. अनं. प्रथम	नेपाल प्रशासन	लेखा	१
	कम्प्युटर अपरेटर	रा.प. अनं. प्रथम	नेपाल विविध	-	२
	खरिदार	रा.प. अनं. द्वितीय	नेपाल प्रशासन	सामान्य प्रशासन	३
	हलुका सवारी चालक	श्रेणी विहिन			१
	कार्यालय सहयोगी	श्रेणी विहिन	नेपाल प्रशासन	सामान्य प्रशासन	६
	जम्मा				२२

३.३ जिल्ला प्रशासन कार्यालय भोजपुरमा हाल कार्यरत कर्मचारीको विवरण:-

सि.नं.	पद	नामथर	कैफियत
१	प्रमुख जिल्ला अधिकारी (रा.प.प्रथम)	श्री हरि प्रसाद घिमिरे	९८५२०१७७७७
२	सहायक प्रमुख जिल्ला अधिकारी (रा.प. द्वितीय)	श्री मोहनमणि घिमिरे	९८५२०५८४७६
३	प्रशासकीय अधिकृत(रा.प.तृतीय)	श्री नारायण लघु	९८४०२५६७०२
४	नायव सुब्बा	श्री मखन श्रेष्ठ	९८४२१०७३३७
५	नायव सुब्बा	श्री कुमार राई	९८४४३४३१००
६	नायव सुब्बा	श्री प्रविण राई	९८४००३६५२९
७	नायव सुब्बा	श्री विदुर प्रसाद भट्टराई	९८४२५४२५४०
८	कम्प्युटर अपरेटर	श्री मनिषा पोखरेल	९८६५०९५०८५


हरि प्रसाद घिमिरे
प्रमुख जिल्ला अधिकारी

९	कम्प्युटर अपरेटर	श्री गोपाल भण्डारी	९८४८४५४३४३
१०	कम्प्युटर अपरेटर (राष्ट्रिय परिचय पत्र)	श्री किरण नेपाली	९८६२६५३३२०
११	हलुका सवारी चालक	श्री राजन मगर	९८४३८२९२४०
१२	कार्यालय सहयोगी	श्री लाल बहादुर खड्का	९८४२५९०८१०
१३	कार्यालय सहयोगी	श्री नर बहादुर विष्ट	९८६०२२७६५०
१४	कार्यालय सहयोगी	श्री अञ्जना श्रेष्ठ	९८६३७१७८५७
१५	कार्यालय सहयोगी	श्री मोतिराज राई	९८६२१२१८९८
१६	कार्यालय सहयोगी	श्री सुविन राई	९८४४३५८९२१
१७	सहयोगी	श्री मान प्रसाद लुइटेल्	९८४१३२२५८०
१८	दर्ता सहयोगी	श्री सुमिन राई	९८६२९५०१०५



भोजपुर

३.३ कार्यरत कर्मचारीको शाखागत कार्यविभाजन

(क) स्थानिय प्रशासन तथा शान्ति सुरक्षा शाखा

- टा.ना.सु. मखन श्रेष्ठ
- का.स. मोतिराज राई

(ख) नागरिकता तथा प्रतिलिपि शाखा

- ना.सु. विदुर प्रसाद भट्टराई
- क.अ. गोपाल भण्डारी
- का.स. लाल बहादुर खड्का

(ग) ई-पासपोर्ट शाखा/संघ संस्था

- नायव सुब्बा. प्रविण राई
- का.स. नर बहादुर विष्ट

(घ) मुद्दा तथा ठाडो उजुरी शाखा

- ना.सु. कुमार राई
- का.स. अञ्जना श्रेष्ठ

(ङ) राष्ट्रिय परिचय-पत्र शाखा

- कम्प्युटर अपरेटर किरण नेपाली
- दर्ता सहयोगी सुमिन राई


 हरि प्रसाद घिमिरे
 प्रमुख जिल्ला अधिकारी

(४) जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा :-

(क) स्थानिय प्रशासन तथा शान्ति सुरक्षा शाखाबाट सम्पादन गरिने कार्यहरु

- कर्मचारी प्रशासन सम्बन्धी कार्य,
- नावालक परिचयपत्र सम्बन्धी कार्य,
- जिल्लास्थित कार्यालयहरुको छड्के तथा अनुगमन,
- अभिलेख व्यवस्थापन,
- सरकारी कार्यालयको घरभाडा निर्धारण सम्बन्धी बैठक आयोजना,
- कार्यालयबाट सेवा प्रवाह गरेको सम्बन्धमा प्रगति प्रतिवेदन तयार गर्ने,
- विपद व्यवस्थापन व्यवस्थापन सम्बन्धी कार्य,
- विपद सम्बन्धी सूचना संकलन र संप्रेषण,
- मुल दर्ता, चलानी,
- द्वन्द्व पिडित सम्बन्धी कार्यहरु,
- जिन्सी स्टोर सम्बन्धी कार्य,
- शान्ति सुरक्षा सम्बन्धी कार्य,
- अन्य विविध सिफारिस,

(ख) नागरिकता तथा प्रतिलिपि शाखाबाट सम्पादन हुने कार्यहरु

- नयाँ नागरिकता जारी गर्ने,
- नागरिकताको प्रतिलिपि दिने,
- नागरिकताको सामान्य संशोधन,
- नागरिकताको अभिलेख प्रमाणित गर्ने,

(ग) ई-पासपोर्ट शाखाबाट गरिने कार्यहरु

- ई-पासपोर्टको लागि विवरण संकलन,
- तयार भई आएको ई-पासपोर्ट वितरण,

(घ) मुद्दा तथा ठाडो उजुरी शाखाबाट गरिने कार्यहरु

- भ्रष्टाचार तथा अन्य अनुचित कार्य सम्बन्धी उजुरीको छानविन,
- ठाडो उजुरी सम्बन्धी कार्य,
- जिल्ला प्रशासन कार्यालयको कार्यक्षेत्र भित्र पर्ने मुद्दा सम्बन्धी कार्य,
- मुद्दा सम्बन्धी विभिन्न अभिलेख सुरक्षित राख्ने,
- मादक पदार्थ सेवन उपर कार्वाही गर्ने,
- सवारी ऐन बमोजिम क्रियाखर्च र क्षतिपूर्ति प्रदान गर्न समन्वय गर्ने,



(Handwritten signature)

हरि प्रसाद विमिरे
प्रमुख जिल्ला अधिकारी

- हातहतियार नविकरण तथा नामसारी,
- मुद्दा सम्बन्धी प्रगति पठाउने,

(ड) संघ संस्था शाखा गरिने कार्यहरू

- गैर नाफा मूलक संघसंस्था दर्ता, संशोधन र नविकरण,

(च) लेखा शाखाबाट गरिने कार्यहरू

- विपद्मा परेका, द्वन्द्व पिडित, मुआव्जा वितरण, राहत वितरण
- विनियोजित बजेट खर्च, निकासी भुक्तानी सम्बन्धी कार्य,
- राजस्व, बेरुजु, सम्बन्धी, आ.ले.प., म.ले.प. सम्बन्धी कार्य,
- आर्थिक प्रशासन सम्बन्धी विविध कार्य

(छ) राष्ट्रिय परिचय पत्र शाखा

- राष्ट्रिय परिचय वितरण सम्बन्धि कार्य,

(५) सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी:-

क) समग्र जिम्मेवार अधिकारी

प्रमुख जिल्ला अधिकारी/सहायक प्रमुख जिल्ला अधिकारी/प्रशासकीय अधिकृत

ख) शाखागत जिम्मेवारी

शाखा	जिम्मेवार कर्मचारी
स्थानिय प्रशासन शाखा	टा.ना.सु. मखन श्रेष्ठ
नागरिकता तथा प्रतिलिपि शाखा	ना.सु. विदुर प्रसाद भट्टराई
राहदानी शाखा	ना.सु. प्रविण राई
मुद्दा तथा ठाडो उजुरी शाखा	ना.सु. कुमार राई
संघ संस्थातथा आपतकालिन कार्य सञ्चालन शाखा	ना.सु. , प्रविण राई


 हरि प्रसाद घिमिरे
 प्रमुख जिल्ला अधिकारी

(६) सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:-

(क) दस्तुर

- नयाँ नागरिकता र अन्य सबै प्रकारका निवेदनमा रु १०१- को टिकट
- नागरिकता प्रतिलिपिको लागि रु १३१- को टिकट
- संस्था दर्ता शुल्क रु १०००१- , नविकरण शुल्क रु. तोकिए अनुसार।-
- नयाँ तथा नविकरण ई-पासपोर्ट दस्तुर रु. ५०००१- , हराएको ई-पासपोर्ट दस्तुर लागि रु. १००००१-

(ख) अवधि

- नागरिकता, नाबालक परिचयपत्र, विविध सिफारिस आदि कागजात मिलेको अवस्थामा पेश भएकै दिन। अन्य थप प्रमाण बुझनुपर्ने भए प्रमाण पेश भएको दिन।
- संस्था दर्ता नियमानुसार प्रकृया पुऱ्याई पेश भए कै दिन।
- ई-पासपोर्टको हकमा अनलाई फारम भर्दा फारममा उल्लेखित मितिमा नै हुने। ई-पासपोर्ट वितरण विभागबाट प्राप्त भएको भोलिपल्ट।
- ठाडो निवेदन- अन्यत्र पठाउनुपर्ने भए पेश भएकै दिन र मुद्दा शाखाबाट कार्यान्वयन गर्नुपर्ने निवेदनका सम्बन्धमा नियमानुसार आवश्यक प्रमाण प्राप्त भए पश्चात।

(७) निर्णय गर्ने प्रकृया र अधिकार:-

- कार्य विवरण र प्रत्यायोजित अधिकार अनुसार एकीकृत नागरिक वडापत्रमा उल्लेख भए बमोजिम सम्बन्धित अधिकारी।
- प्रत्यायोजन नहुने अधिकार एवं मुद्दाका हकमा प्रमुख जिल्ला अधिकारी।

(८) निर्णय उपर उजुरी सुन्ने अधिकारी

- अवस्था अनुसार प्रशासकीय अधिकृत/सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रमुख जिल्ला अधिकारी।

(९) सम्पादन गरेको कामको विवरण:-

२०७९ साल श्रावण १ गते देखी २०७९ साल असोज मसान्तसम्म सम्पादित कामको संख्यात्मक विवरण

विवरण	विवरण			जम्मा	कैफियत
	श्रावण	भाद्र	असोज		
नयाँ नागरिकता वितरण	४४२	३०५	५२२	१२६९	
प्रतिलिपि नागरिकता	२३१	१५८	२३६	६२५	
वैवाहिक अंगिकृत नागरिकता	--	--	--	--	
नाबालक परिचय पत्र	२	६	०	८	


हरि प्रसाद घिमिरे
प्रमुख जिल्ला अधिकारी

राहदानी सेवा (कार्यालयबाट)	५७२	६०३	५६१	१७३६
द्रुत राहदानी सिफारिस	०	४	०	४
तयारी राहदानी वितरण	२९०	४१०	१४९	८४९
संस्था दर्ता	५	१	०	६
संस्था नविकरण	८	९	२१	३८
हातहतियार नविकरण	०	१	०	१
दलित /जनजाती प्रमाणित	२१	३५	८३	१३९
राहत प्रदान गरिएका प्रकोप पिडित संख्या	३	१	४	८
राहत प्रदान गरिएको रकम	४५,०००।-	३,०००।-	४७,०००।-	९५,०००।-
राष्ट्रिय परिचयपत्र विवरण संकलन	८२७	८५३	७४५	२४२५
मुद्दा दर्ता	०	३	३	६
फैसला भएका मुद्दा	३	१	०	४
ठाडो उजुरी	५	१	०	६

(१०) सूचना अधिकारी र प्रमुखको नाम र पद

- कार्यालय प्रमुख- प्रमुख जिल्ला अधिकारी
- गुनासो सुन्ने अधिकारी- सहायक प्रमुख जिल्ला अधिकारी
- सूचना अधिकारी- प्रशासकीय अधिकृत

श्री हरि प्रसाद घिमिरे
श्री मोहनमणि घिमिरे
श्री नारायण लघु

(११) ऐन, नियम, विनियम र निर्देशिकाको सुची

जिल्ला प्रशासनसँग सम्बन्धित मुख्य ऐन नियमहरू निम्न बमोजिम रहेका छन्।

- स्थानीय प्रशासन ऐन, २०२८
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९
- उपभोक्ता संरक्षण ऐन, २०७५
- कालोवजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२
- खाद्य ऐन, २०२३ र खाद्य नियमावली २०२७
- छापाखाना र प्रकाशन ऐन, २०४८ र नियमावली, २०४९
- जलस्रोत ऐन, २०४९ र नियमावली, २०५०
- जग्गा प्राप्ती ऐन, २०३४
- नेपाल नागरिकता ऐन, २०६३ र नियमावली, २०६३
- प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१
- प्राचिन स्मारक संरक्षण ऐन, २०१३


श्री हरि प्रसाद घिमिरे
प्रमुख जिल्ला अधिकारी



- भ्रष्टचार निवारण ऐन, २०५९
- मुलुकी अपराध संहिता, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
- मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५
- यातायात सम्बन्धी क्षतिपुर्ति ऐन, २०५३
- राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६
- राहदानी ऐन २०७६ र नियमावली, २०६७
- राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८
- लागू औषध (नियन्त्रण) ऐन, २०३३
- विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६
- विष्फोटक पदार्थ ऐन, २०१८ र नियमावली, २०२०
- सशस्त्र प्रहरी ऐन, २०५८ र नियमावली, २०७२
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन २०३४, र नियमावली २०३४
- सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ र नियमावली २०६५
- सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५
- सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४
- गृह प्रशासन सुधार कार्ययोजना, २०७४
- कार्यसम्पादन सम्झौताहरू

१२. आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अध्यावधिक विवरण :-

(समयावधी) २०७८ श्रावण- २०७९ असार मसान्त	निकासा/आम्दानी (रु.)	खर्च (रु.)	बाँकी (रु.)
चालु खर्च	१,५६,१९,०००।-	३८,३६,९५९.८६।-	१,१७,८२,०४०.१४।-
पूँजिगत खर्च	१३,७०,०००।-	--	१३,७०,०००।-
राजस्व	८३,२४,०००।-	--	८३,२४,०००।-
धरौटी	१७,५२,३९९.११।-	२३,६६०।-	१७,२८,७३९.११।-
विविध खाता खर्च	५,९२,१२,१६२.७२	१,२३,३३,६११.३९।-	४,६८,७८,५५१.३३।-


हरि प्रसाद घिमिरे
 प्रमुख जिल्ला अधिकारी

१३. तोकिए बमोजिमका अन्य विवरण:-

- जिल्लाका विभिन्न स्थानमा सञ्चालित विकास निर्माणको कार्यको समन्वय तथा अनुगमन गरिदै आएको।
- विपद् व्यवस्थापन सम्बन्धी बैठक बसी विभिन्न निर्णय तथा सोको कार्यान्वयन गरिदै आएको।
- विभिन्न सरकारी कार्यालय तथा बजारको अनुगमन कार्य गरिएको।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय लगायतका निकायबाट प्राप्त उजुरीहरूको छानविन गरी सम्बन्धित निकायमा प्रतिवेदन पठाइएको।
- कार्यालयमा दर्ता हुन आएका विभिन्न ठाडो उजुरीहरूको फछ्यौट गरिएको।

१४. अधिल्लो आ.व.मा सञ्चालित कार्यक्रम तथा आयोजनाको विवरण:-

कार्यक्रम सञ्चालन नभएको।

१५. जिल्ला प्रशासन कार्यालयको वेबसाइटको विवरण:-

www.daobhojpur.moha.gov.np

१६. कार्यालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण:-

वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहायता र सो सम्बन्धी कुनै पनि सम्झौता नभएको।

१७. कार्यालयले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन:-

- लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम
- विद्यालय, क्याम्पस, युवा क्लवहरूमा युवा लक्षित सचेतना मूलक कार्यालय गरिएको।

१८. कार्यालयले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि:-

वर्गिकरण तथा संरक्षण गरेको सूचना नभएको।

१९. कार्यालयमा परेका सूचना माग सम्बन्धी निवेदन र सोउपर सूचना दिएको विवरण:-

कार्यालयमा सूचना माग सम्बन्धी निवेदन नपरेको।

२०. अन्यत्र प्रकाशन भएका सूचनाको विवरण:-

कुनै प्रकारको सूचना प्रकाशन नभएको।




हरि प्रसाद घिमिरे
प्रमुख जिल्ला अधिकारी